

Mnookin लाई कुलपति घोषणा

*University of California, Los Angeles* का कानून स्कूलका डीन र *Ralph and Shirley Shapiro* कानूनका प्राध्यापक डा. Jennifer L. Mnookin लाई *University of Wisconsin–Madison* को ३० औं अगुवाको रूपमा घोषणा गरीएको छ ।

*The University of Wisconsin System Board of Regents* ले चयन समितिले गरेको सिफारिसलाई पालना गरेर Mnookin को कुलपतिको नियुक्तिलाई पूरा सहमतिको साथ स्वीकृति दियो ।

“हाम्रो राष्ट्रको साँच्चै नै उत्कृष्ट सार्वजनिक विश्वविद्यालयहरू मध्ये एक *UW–Madison* को नेतृत्व गर्ने यो अवसर पाउँदा म एकदमै हर्षित छु,” Mnookin ले भन्नुभयो । “म *UW–Madison* को शैक्षिक पहुँच र अनुसन्धान उत्कृष्टता प्रतिको दोहोरो प्रतिबद्धताको साथै राज्यमा सेवा गर्ने र समग्र रूपमा योगदान पुऱ्याउने उद्देश्यको गहिरो प्रशंसा गर्दछु । *Special Regent Committee* र प्रतिनिधिहरूले ममा देखाएको विश्वासको लागि म सम्मानजनक र कृतज्ञ छु ।”

Mnookin, Rebecca Blank ले छोड्नुभएको कार्यपदमा अगस्ट ४, २०२२ देखि कुलपतिको रूपमा काम शुरू गर्नुहुनेछ । Blank को कार्यालयको अन्तिम दिन मे ३१ हुनेछ । *UW–Madison* प्रोभोस्ट John Karl Scholz, Blank को प्रस्थानको समयदेखि Mnookin को कार्यकाल शुरू नहोउञ्जेलसम्म अन्तरिम कुलपतिको रूपमा सेवा गर्न सहमत हुनुभएको छ ।

“डीन Mnookin को सार्वजनिक उच्च शिक्षा प्रतिको जोश, यसको भविष्यको लागि वहाँको दृष्टिकोण र यसले सामना गर्ने महत्त्वपूर्ण चुनौतीहरू धेरै प्रभावशाली थिए,” Karen Walsh, *Regent* उपाध्यक्ष र खोज र स्क्रिन समितिका अध्यक्षले भन्नुभयो । “हाम्रो प्रमुख विश्वविद्यालयको अगुवाको छनोट *regent* हरूले सामना गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कार्यहरू मध्ये एक हो । हामीले उत्कृष्ट खोज समिति र मूल्यवान् क्याम्पस सहभागिताको सहयोग पाउँदा भाग्यमानी थियौं, जुन दुवै प्रक्रियाको लागि महत्त्वपूर्ण थिए । डीन Mnookin एक सहकार्य, दूरदर्शी अगुवा हुनुहुन्छ जसको लागि विद्यार्थी सफलता र विस्कन्सिन विचार सर्वश्रेष्ठ हुनेछ ।”

Mnookin अगस्ट २०१५ सालदेखि *UCLA* को कानून स्कूलको डीन हुनुहुन्छ । वहाँले बाह्य नियुक्ति र बौद्धिक जीवनको उपडीन र संकाय र अनुसन्धानको उपडीनको रूपमा पनि सेवा गर्नुभएको छ । वहाँले *UCLA* मा प्राध्यापकको रूपमा २००५ सालमा काम शुरू गर्नुभयो । त्यसअघि, वहाँ *University of Virginia* कानून स्कूलको प्राध्यापक हुनुहुन्थ्यो र वहाँले *Harvard University* कानून स्कूलमा भ्रमण गर्ने प्राध्यापकको रूपमा एक वर्ष बिताउनुभयो ।

वहाँले आफ्नो *Ph.D. Massachusetts Institute of Technology* बाट विज्ञान र प्रविधिको सामाजिक अध्ययनको इतिहासमा, *J.D. Yale* कानून स्कूलबाट र *A.B. Harvard College* बाट सामाजिक अध्ययनमा कमाउनुभएको छ ।

“शिक्षा, अनुसन्धान, सेवा र विविधतामा Jennifer Mnookin को अभिनव दृष्टिकोणले विस्कन्सिनको प्रमुख विश्वविद्यालयको लागि बलियो आधार प्रदान गर्दछ,” Jay O. Rothman, आगमन *UW* प्रणालीका अध्यक्षले भन्नुभयो । “वहाँसँग विस्कन्सिन विचारको व्यक्तिगत, घनिष्ठ समझ छ र सो हाम्रो राज्यको लागि ठूलो लाभको कुरा हुनेछ ।”

###